

राष्ट्रिय भवन संहिताको पूर्ण पालना गर्न प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले भवन लगायतका संरचना निर्माण गर्दा राष्ट्रिय भवन संहिताको पूर्ण पालना गर्न आग्रह गर्नुभएको छ ।



२४ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई भर्चुअल माध्यमबाट संबोधन गर्दै प्रधानमन्त्री देउवाले ०७२ सालको भूकम्पले धेरै कुरा सिकाएको बताउनुभयो । विगतको यही सिकाईका कारण पछिल्लो संरचना बलियो बनेको उहाँको भनाई थियो । सुरक्षित र बलियो भवन निर्माणमा विगतको अनुभवलाई लिई आवश्यक परेका बेला परिचालन गर्न सकिने गरी दक्ष जनशक्ति तयार गरेर राख्न पनि प्रधानमन्त्री देउवाले सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । विपद् उत्थानशील समाज निर्माणमा अग्रसर भएर लाग्न प्रधानमन्त्री देउवाले सबैसँग आग्रह गर्नुभयो ।

यसैगरी कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले भूकम्पबाट हुने क्षति न्यूनीकरणमा स्थानीय पालिकाले विशेष काम गर्नुपर्नेमा जोड दिनुभयो । भूकम्प लगायतका विपद्का घटनाहरूको जोखिम न्यूनीकरणका लागि राष्ट्रिय

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बनेको भन्दै मन्त्री खाँणले यसले आफ्नो कामलाई अगाडि बढाईरहेको बताउनुभयो । उहाँले सही तथ्याङ्क बिना सही नीति र कार्यक्रम बन्न नसक्ने भन्दै यसका लागि प्राधिकरणले विपद् पोर्टल संचालन गरेको जानकारी दिनुभयो । सबैको साझा सहकार्यले मात्र सबैखालको विपद्को जोखिम घटाउन सकिने भन्दै मन्त्री खाँणले यसतर्फ प्रतिबद्ध हुन सरोकारवाला निकायहरूलाई आग्रह गर्नुभयो ।



शहरी विकास मन्त्री रामकुमारी झाक्रीले भूकम्प मात्र नभएर बाढी, पहिरो, आगलागी जस्ता अन्य विपद्को जोखिम समेत आंकलन गरेर भवन र बस्ती निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सबैखालको विपद्बाट मानव जीवन सुरक्षित राखेगरी पुनर्निर्माणको काम गर्नुपर्ने उहाँको भनाई थियो । जथाभावी भवन निर्माणले शहरी क्षेत्रमा खुला स्थानको अभाव हुँदै गएको भन्दै मन्त्री झाक्रीले काठमाडौं जस्ता शहरमा कम्तीमा पनि १०/१२ वटा खुल्ला स्थान हुनुपर्नेमा जोड दिनुभयो । होईन भने संभावित जोखिमबाट मानव जीवनको रक्षा गर्न नसकिने उहाँको भनाई थियो ।

कार्यक्रमका सभाध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले 'डिआरआर'को सम्पूर्ण 'कम्पोनेन्ट'लाई एउटै छानामुनी राखेर सेवा प्रवाह गरिरहेको जानकारी गराउनुभयो । राष्ट्रिय भवन संहिता लागू गर्ने पहिलो पालिका भएको दावी गर्दै प्रमुख महर्जनले ललितपुरलाई सुरक्षित शहरका रूपमा लैजाने काम अघि बढाइएको बताउनुभयो । यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले संभावित विपद्बाट हुनसक्ने क्षति कम गर्न सूचना प्रविधिको प्रयोगलाई अगाडि बढाइएको जानकारी गराउनुभयो । कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनाली, संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि रिचर्ड होवार्ड र मूल समारोह समितिका सदस्य सचिव सूर्यनारायण श्रेष्ठले पनि संबोधन गर्नुभएको थियो ।

कोभिड-१९ को महामारी बढीरहेकाले कार्यक्रममा सिमित व्यक्तिहरूको मात्र उपस्थिति गराई भर्चुअल माध्यमबाट गरिएको थियो । विक्रम संवत् १० सालको भूकम्पको सम्झनामा प्रत्येक वर्षको माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ ।